



हुप्सेकोट गाउँपालिका

आर्थिक वर्ष २०७४/०७५

आर्थिक ऐन



गाउँ कार्यपालिकाको कार्यालय
झ्यालबास, नवलपरासी

७ श्रावण २०७४

हुप्सेकोट गाउँपालिकाको आर्थिक ऐन २०७४

हुप्सेकोट गाउँपालिका को अर्थ सम्बन्धि प्रस्तावलाई कार्यन्वयन गर्न बनेको विधेयक

प्रस्तावना: हुप्सेकोट गाउँपालिका आर्थिक वर्ष २०७४।०७५ को अर्थ सम्बन्धि प्रस्तावनालाई कार्यन्वयन गर्नको निमित्त स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २८८ को उपधारा (२) वमोजिम हुप्सेकोट गाउँ सभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “आर्थिक ऐन, २०७४” रहेको छ ।

(२) यो ऐन २०७४ साल श्रावण १० गते देखि हुप्सेकोट गाउँपालिका क्षेत्रमा लागु हुने छ ।

२. भूमि कर (मालपोत) हुप्सेकोट गाउँपालिका क्षेत्र भित्र अनुसूचि (१) वमोजिम भूमि कर

(मालपोत) लगाईने र असुल उपर गरिने छ ।

३। सेवाशुल्क, दस्तुर: गाउँपालिकाले निर्माण, सञ्चालन वा व्यवस्थापन गरेका अनुसूचि २

मा उल्लेखित स्थानीय पुर्वाधार र उपलब्ध गराईएको सेवामा सेवाग्राहीबाट सोही अनुसूचीमा व्यवस्था भए अनुसार शुल्क लगाईने र असुल उपर गरिने छ ।

४। कर छुट: यस ऐन वमोजिम कर तिर्ने दायित्व भएका व्यक्ति वा संस्थाहरु लाई कुनै पनि किसिमको कर छुट दिईने छैन ।

५। कर तथा शुल्क संकलन सम्बन्धि कार्यविधि: यो ऐनमा भएको व्यवस्था अनुसार कर तथा शुल्क संकलन सम्बन्धि कार्यविधि हुप्सेकोट गाउँपालिकाले तोके अनुसार हुने छ ।

अनुसूची-१
भूमि कर

	१. <u>मालपोत तथा भूमि कर:</u>	
१.१	प्रति कठ्ठा तराई क्षेत्रमा	रु.१५/-
१.२	प्रति रोपनी पहाड क्षेत्रमा	रु.५/-

अनुसूची -२
सेवा शुल्क

क्र.सं.	विवरण	आ.व. २०७४।२०७५
	<u>सिफारिस दस्तुर:</u>	
२.१	नागरिकता सिफारिस र प्रतिलिपी	रु.२२०/-
२.२	नाता प्रमाणित	रु.३२०/-
२.३	नाता प्रमाणित अंग्रेजीमा	रु.३२०/-
२.४	पारिवारिक पेन्शन	रु.५२०/-
२.५	नावालक सिफारिस	रु.२२०/-
२.६	विवाहिता/अविवाहिता/बसोबास/जन्म/मृत्यु/प्रमाणित	रु.२२०/-
२.७	विवाहिता/अविवाहिता/बसोबास/जन्म/मृत्यु/प्रमाणित अंग्रेजीमा	रु.२२०/-
२.८	चारित्रीक प्रमाणित	रु.२२०/-
२.९	एउटै व्यक्ति प्रमाणित	रु.२२०/-
२.१०	जन्म मिति, नामथर संशोधन सिफारिस	रु.३२०/-
२.११	दैवी प्रकोप/अपाङ्ग परिचय-पत्र/असहाय/छात्रवृत्ति	निशुल्क
२.१२	विद्युत जडान, नामसारी सिफारिस, ठाउँसारी सिफारिस	रु.३२०/-
२.१३	बक्सौनी, मिलापत्र दस्तुर, दुवै पक्ष सँग अलग अलग	रु.२२०/-
२.१४	राहदानी सिफारिस भारतका लागि	रु.२२०/-
२.१५	मुद्दा दर्ता दस्तुर, फिराद पत्र उतार सिफारिस	रु.१२०/-
२.१६	विविध सिफारिस दस्तुर	रु.२२०/-
	<u>विद्युत जडान/नामसारी/ठाउँसारी (उद्योग):</u>	
२.१७	१० हर्स पावर क्षमताको श्री फेस लाईन	रु.५००/-
२.१८	१० हर्स पावर क्षमता भन्दा माथि श्री फेस लाईन	रु.१०००/-
२.१९	विद्युत जडान नामसारी/ठाउँसारी कृषि प्रयोजन	रु.२५०/-
	<u>उद्योग दर्ता ठाउँसारी नामसारी सिफारिस:</u>	
२.२०	उद्योग दर्ता ठाउँसारी/नामसारी सिफारिस	रु.१०००/-
२.२१	व्यवसाय दर्ता सञ्चालन सिफारिस	रु.५००/-

२.२२	गाउँपालिकामा दर्ता भएकाहरु को व्यवसाय बन्द तथा नाम परिवर्तन सिफारिस दस्तुर	रु.१०००/-
२.२३	घर कायम सिफारिस दस्तुर	रु.५२०/-
२.२४	घर तथा जग्गा नामसारी (मालपोत)	रु.५२०/-
२.२५	जग्गाधनी प्रमाण-पुर्जमा फोटो टाँस गर्ने सिफारिस	रु.२२०/-
२.२६	जग्गाधनी दर्ता प्रमाण-पुर्जा प्रतिलिपी सिफारिस	रु.२२०/-
२.२७	घर तथा बाटो भए नभएको सिफारिस (प्रति कित्ता)	रु.५२०/-
२.२८	साविक पुर्जा प्राप्त जग्गाको हकभोग सिफारिस	रु.५००/-
२.२९	फिल्ड वुक कायम भएको जग्गाको हकभोग सिफारिस	रु.५००/-
२.३०	जग्गाको मोही लगत कट्टा सिफारिस	रु.५००/-
२.३१	निजी आवासी जग्गाको रुख काट्ने सिफारिस (५ वटा सम्म न्यूनतम ५०० र सो भन्दा माथि प्रति गोटा रु.)	रु.५००/-
२.३२	१४. आय श्रोत प्रमाणित (आन्तरिक):	
२.३३	वार्षिक रु.१० लाख सम्मको सिफारिस	रु.५००/-
२.३४	वार्षिक रु.२० लाख सम्मको सिफारिस	रु.१०००/-
२.३५	वार्षिक रु.३० लाख सम्मको सिफारिस	रु.१५००/-
२.३६	वार्षिक रु.३० लाख सम्मको सिफारिस	रु.२०००/-
२.३७	घरगोठ सार तर्फ (आन्तरिक)	रु.५००/-
२.३८	व्यक्तिगत घटना दस्तुर पैतीस दिन पछि	रु.५०/-
	<u>शिक्षण संस्थान सामुदायीक तर्फ:</u>	
२.३९	प्रा.वि. कक्षा थप सिफारिस (आधारभुत)	रु.१०००/-
२.४०	नि.मा.वि. कक्षा थप सिफारिस (आधारभुत)	रु.१०००/-
२.४१	मा.वि. कक्षा थप सिफारिस	रु.२०००/-
२.४२	क्याम्पस	रु.३०००/-
	<u>शिक्षण संस्था संस्थागत तर्फ:</u>	
२.४३	संस्थागत प्रा.वि. कक्षा थप सिफारिस (आधारभुत)	रु.१०,०००/-
२.४४	संस्थागत नि.वि. कक्षा थप सिफारिस (आधारभुत)	रु.१०,०००/-
२.४५	संस्थागत मा.वि. कक्षा थप सिफारिस	रु.२०,०००/-
२.४६	संस्थागत उच्च मा.वि. कक्षा थप सिफारिस	रु.२०,०००/-
२.४७	संस्थागत क्याम्पस	रु.३०,०००/-
२.४८	संस्थागत पुर्व प्रा.वि. कक्षा अनुमति दिंदा (मन्टेस्वरी)	रु.५०००/-
२.४९	संस्थागत कोचिङ सेन्टर	रु.३०००/-
	<u>प्राविधिक शिक्षा तर्फ:</u>	
२.५०	श्रेणी(ख) प्रमाण पत्र सरह	रु.५०००/-
	<u>घर नक्शा पास सम्बन्धी:</u>	
२.५१	निवेदन(दरखास्त) फारम दस्तुर	रु.३००/-

२.५२	नयाँ घर RCC प्रति वर्गफिट	रु.३/-
२.५३	पुराना बनीसकेका घर अभिलेखिकरण प्रति वर्ग फिट	रु.१.५/-
२.५४	परामर्श शुल्क (प्राविधिक)	रु.१०००/-